

गैरआवासीय नेपाली संघ, विधान संशोधन सुझाव तथा नियमावली निर्माण समितिको निर्देशिका सूची  
(Terms of References) - २०१३

**(क) परिचय**

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानमा आवश्यकतानुसार संशोधन प्रस्ताव तयार गर्न तथा हालको विधान अन्तर्गत बनेका नियमावलीको पुनरावलोकन गर्न तथा बाँकी नियमावलीको निर्माण गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदले एक विधान संशोधन सुझाव तथा नियमावली निर्माण समिति गठन गरेकोछ। यस समितिले यो निर्देशिका सूची (Terms of reference) अनुसार कार्यसम्पादन गर्नेछ।

**(ख) समिति (संलग्न गरिएको छ) ।**

**(ग) उद्देश्य तथा कार्य विभाजन**

१) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि)का पदाधिकारीहरूको निर्वाचन प्रकृयाको पुनरावलोकन गर्ने (संयोजन- हेम राज शर्मा) ।

अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरूको निर्वाचन राष्ट्रिय समन्वय परिषद (एनसिसि) बाट छानिएका प्रतिनिधिबाट हुने हालको व्यवस्थाको सट्टा आइसिसिका वर्तमान तथा पूर्व पदाधिकारीहरू तथा एनसिसिका वर्तमान पदाधिकारीहरूको 'काउनसिल' स्थापना गरी सोही 'काउनसिल'ले आइसिसिका पदाधिकारीहरूको निर्वाचन गर्ने अवधारणाको प्रारम्भिक छलफल 'छैटौँ विश्व सम्मेलनमा' भएको थियो। यस 'काउनसिल- अवधारणा'लाई थप छलफल र परामर्श गरी सातौँ विश्व सम्मेलनमा विधान संशोधनको प्रस्ताव तयार गर्ने। मध्यपूर्व, यूरोप आदि क्षेत्रमा सम्पन्न हुने बैठक तथा जापानमा सम्पन्न हुने आठौँ क्षेत्रीय सम्मेलनमा यस बारे छलफल गर्ने। (विश्व सम्मेलनमा छलफल भएको दस्तावेज सचिवालयमा प्राप्त गरी छलफल शुरु गर्ने।

२) हालको विधान अन्तर्गत नियमावलीहरू तयार गर्ने (संयोजन- युवराज गुरुड)। सदस्यहरूले प्रारम्भिक खेसा तयार गर्ने।

- अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरू वा पदाधिकारीको आचार संहिता (मणिराज पोखरेल)। अग्रजीमा यो तयार छ। यसलाई नेपालीमा अनुवादन गर्ने र आवश्यक अनुसार संशोधन गर्ने)।
- अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत बन्ने समिति र कार्यदल निर्माण सम्बन्धी तथा उनीहरू विचको समन्वय सम्बन्धी नियमावली (गोबा कटुवाल)
- अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरू वा पदाधिकारीको राजिनामा र स्वीकृती र उक्त पदमा नयाँ मनोनयन सम्बन्धि नियमावली (हरिहर अर्याल, प्रारम्भिक ड्राफ्ट उहाँले तयार गरी सक्नु भएको छ)।
- राष्ट्रिय समन्वय परिषद तदर्थ समिति निर्माण सम्बन्धी नियमावली (युवराज गुरुड)।
- अन्तर्राष्ट्रिय समन्वय परिषदको सूचना निति (हेम राज शर्मा)। तयार भईसकेको छ, प्रवक्तिसँग परामर्श गरी अन्तिम रूप दिने।

निम्न विनियमहरू यसपूर्व तयार भई सकेका छन्। माथी उल्लेख भए अनुसार यी नियमावलीको संशोधनको प्रस्ताव पेश गर्ने।

- राष्ट्रिय अधिवेशन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय अधिवेशन सञ्चालन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषद पदाधिकारी निर्वाचन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषद बैठक सञ्चालन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मनोनयन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषदको लेखा सञ्चालन सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत रहेको महिला सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान संशोधन नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत रहेको युवा विभाग सम्बन्धी नियमावली
- अन्तर्राष्ट्रिय समन्वय परिषदको अनुशासन समितिको कार्यविधी

३) एनसिसिका र आइसिसिको विधानसँग एकरूपता कायम गर्ने (संयोजन-हरिहर अर्याल)

एनसिसिका विधानहरू आइसिसिको विधानसँग एकरूपता छु छैन त्यसको अध्ययन गर्ने र आवश्यकतानुसार एनसिसि विधानमा संशोधनको प्रस्ताव पेश गर्ने। यस समितिका क्षेत्रीय संयोजकहरूले आ-आफ्नो क्षेत्रका एनसिसिका विधानहरूको अध्ययन गर्ने। एनसिसिको नमूना विधान (template) तयार गर्ने। यस पूर्व यस्तो नमूना विधान लागु गर्न संभव छ वा छैन अध्ययन गर्ने। नमूना विधान हेम राज शर्मा र राजेन्द्र पराजुलीले तयार गर्ने।

४) हालको विधान तथा नियमावलीको पुनरावलोकन (संयोजन- धरम केसी)

आईसिसि पदाधिकारहरूको निर्वाचन बाहेकका अन्य विषयमा विधान र यस अन्तर्गत बनेका नियमावलीमा संशोधन गर्न आवश्यक भए नभएको अध्ययन गरी (भाषागत तथा नियमावलीको फर्म्याटमा एकरूपता लगातयका) संशोधन पेश गर्ने।

५) अहिलेको बिद्यमान संस्थाको ढांचाको रेखाचित्र (Diagram) तयार गर्ने (संयोजन- युवराज गुरुड)। यसले निम्नानुसार सहयोग गर्ने छ।

- संगठनमा आबद्ध ब्यक्ति तथा निकायको भूमिका, कर्तव्य र अधिकार स्पष्ट देखिन्छ।
- ब्यक्ति तथा निकायको Advisory Role र Executive Role स्पष्ट देखिन्छ।
- पदिय मर्यादाक्रम स्पष्ट झल्कने भएकोले अहिले देखिएको अन्यौल हट्नेछ।
- संगठन भित्रको निर्देशनको श्रिङखला (Chain of Command) स्पष्ट हुनेछ।

विधानको परिधि भन्दा बाहिर रहेर संचालनमा आइरहेका र आउने निकायलाई अनुगमन गर्न सहज गराउनेछ।

#### (घ)कार्यविधी

(१) समितिले निम्न श्रोतबाट आएका सुझावहरू संकलन गरी संशोधन प्रस्ताव तयार गर्नेछ।

- यस पूर्वको विधान संशोधन समिति तथा भिम उदासको संयोजकत्वमा बनेको संरचना पुनरावलोक समितिले दिएका सुझावहरु।
  - विश्व सम्मेलनमा प्रतिनिधीहरुले राखेका सुझावहरु।
  - राष्ट्रिय समन्वय परिषद, अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरुबाट तथा गैर आवासीय नेपाली संघका शुभचिन्तकहरुबाट लिईने थप सुझावहरु।
  - क्षेत्रीय बैठक तथा क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावहरु।
- २) समितिको बैठक आवश्यक अनुसार विधुतीय वा प्रत्यक्षरूपमा बस्नेछ।
  - ३) समितिले नियमितरूपमा प्रगती विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नेछ।
  - ४) समितिले निर्देशिका सूचीको संशोधन प्रस्ताव अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्न सक्नेछ।
  - ५) समितिको कार्यकाल सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनसम्म रहनेछ।

(समाप्त)